

नमुना बचत तथा ऋण सहकारी संस्था लि.

नमुना पालिका ०१, काठमाण्डौ

ऋण सदुपयोगिता निरीक्षण फाराम (Loan Utilization Monitoring Form)

निरीक्षण मिति: _____

१. ऋणीको विवरण

- सदस्यको नाम: _____ सदस्यता नं.: _____
- ठेगाना : _____ सम्पर्क नं.: _____
- ऋण स्वीकृत मिति: _____ ऋण रकम: रु. _____
- ऋणको अवधि: _____ ऋणको उद्देश्य: _____
- धितोको प्रकार: ☐ बचत धितो ☐ समूह जमानी ☐ जग्गा धितो ☐ विना धितो ☐ अन्य:.....

२. ऋण प्रयोगको अवस्था

विवरण	विवरणहरू
निवेदनमा उल्लेखीत ऋणको उद्देश्य	
ऋण प्रयोग गरिएको क्षेत्र	☐ कृषि ☐ पशुपालन ☐ व्यापार/ व्यवसाय ☐ शिक्षा ☐ स्वास्थ्य ☐ आवास ☐ बैदेशिक रोजगार ☐ पुरानो ऋण भुक्तानी ☐ सम्पत्ती सामान खरिद ☐ घरयासी खर्च ☐ व्याक्तीगत खर्च ☐ आकस्मिक खर्च ☐ अन्य:
उद्देश्य अनुसार प्रयोगको अवस्था	
ऋण प्रयोगको प्रमाण	☐ बिल/भौचर ☐ फोटो ☐ प्रत्यक्ष अवलोकन ☐ बैंक स्टेटमेन्ट ☐ अन्य: _____
प्रयोगको समयसीमा	☐ समयमै ☐ ढिलो ☐ अझै प्रयोग नभएको (यदि ढिलो वा प्रयोग नभएको भए, कारण.....)
प्रयोगको प्रभाव	☐ आय वृद्धि ☐ रोजगारी सिर्जना ☐ जीवनस्तर सुधार ☐ सामाजिक प्रभाव ☐ अन्य:
प्रमुख उपलब्धि (यदि छ भने)	_____

३. जोखिम मूल्यांकन

विवरण	मूल्यांकन
ऋणको उद्देश्य अनुसार प्रयोग भएको हो?	☐ हो ☐ होइन (यदि होइन भने, कारण:
ऋण फिर्ता गर्ने क्षमता वा नियमित असुलीको सम्भावना	☐ सबल ☐ ठिकै ☐ कमजोर ☐ अत्यन्तै कमजोर ☐ अन्य: _____ (विश्लेषण:.....
भाखा नाघेको अवस्था	☐ छैन ☐ छ (यदि छ भने, रकम र अवधि:
कुनै समस्या देखिएको छ?	☐ छ ☐ छैन (यदि छ भने, विवरण:.....
धितोको अवस्था	☐ सुरक्षित ☐ जोखिममा ☐ अन्य: _____ (विवरण:.....

४. अनुगमनको प्रक्रिया

- अनुगमन विधि: ☐ प्रत्यक्ष अवलोकन ☐ अन्तर्वार्ता ☐ कागजात जाँच ☐ अन्य: _____
- सहभागीहरू: _____
- अनुगमनको स्थान: _____

५. सिफारिस

- तत्काल गर्नुपर्ने कदम:
 - ☐ थप परामर्श ☐ प्राविधिक सेवा ☐ तालिम/प्रशिक्षण ☐ ऋण पुनर्संरचना
 - ☐ हर्जना ☐ धितो लिलामि ☐ कानुनी कारबाही
 - ☐ अन्य:.....
- पुनः निरीक्षण आवश्यक छ? ☐ छ ☐ छैन (यदि छ भने, मिति:

- सुधारका लागि सुझाव:

- अन्य टिप्पणी:

- निरीक्षकको नाम: _____ हस्ताक्षर: _____
- ऋणी सदस्यको नाम: _____ हस्ताक्षर: _____
- संस्थाको प्रतिनिधिको नाम: _____ हस्ताक्षर: _____